


# जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५



गण्डकी प्रदेश

भौतिक पूर्वाधार विकास मन्त्रालय

## जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५

**प्रस्तावना :** नेपालको संविधानको धारा ४३ मा आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुने व्यवस्था भएकोले राष्ट्रिय दलित आयोगको सूचीमा सूचिकृत भएका दलित, विपन्न मुस्लिम तथा सालवसाली रूपमा नेपाल सरकारले बजेट वक्तव्य मार्फत सम्बोधन गरी समेट्ने लोपोन्मुख र अति सीमान्तकृत जाती तथा समुदायका विपन्न वर्गलाई आवासको व्यवस्थाको लागि आर्थिक वर्ष २०६६/६७ देखि व्यवस्था भएको बजेट तथा कार्यक्रमलाई नेपाल सरकारले “जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७३” बमोजिम कार्यान्वयन गर्दै आईरहेकोमा आ.व. २०७५/७६ देखि सम्बन्धीत प्रदेश सरकारबाट कार्यान्वयन हुने हुदा गण्डकी प्रदेश सरकारले प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा २ अनुसार यस कार्यविधि बनाइ जारी गरेको छ ।

### परिच्छेद १

#### प्रारम्भिक

#### १. संक्षिप्त नाम र प्रारम्भ :

- (१) यस कार्यविधिको नाम “जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५” रहेको छ ।
- (२) यो कार्यविधि प्रदेश सरकार, मन्त्रपरिषद्बाट स्वीकृत भएपछि प्रारम्भ हुनेछ ।

#### २. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :-

- (क) “मन्त्रालय” भन्नाले सम्बन्धीत प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय सम्झनु पर्छ ।
- (ख) “जनता आवास प्रदेश समन्वय समिति” भन्नाले दफा ११ को उपदफा (१) बमोजिम गठन भएको समिति सम्झनु पर्छ ।
- (ग) “कार्यक्रम समन्वय इकाई” भन्नाले दफा १० को उपदफा (१) बमोजिमको कार्यक्रम समन्वय इकाई सम्झनु पर्छ ।
- (घ) “शहरी विकास तथा भवन कार्यालय” भन्नाले प्रदेश अर्न्तगतको सम्बन्धित शहरी विकास तथा भवन कार्यालय सम्झनु पर्छ ।
- (ङ) “कार्यक्रम कार्यान्वयन इकाई” भन्नाले दफा १० को उपदफा (४) बमोजिमको कार्यक्रम कार्यान्वयन इकाई सम्झनु पर्छ ।

- (च) “जनता आवास” भन्नाले स्वीकृत डिजाईन अनुसारका आवास इकाई सम्भन्नु पर्छ ।
- छ) “कार्यक्रम” भन्नाले जनता आवास कार्यक्रम सम्भन्नु पर्छ ।
- (ज) “आवास इकाई” भन्नाले लाभग्राही घरधनीले पाउने घर सम्भन्नु पर्छ ।
- (झ) “निर्माण समिति” भन्नाले दफा १७ बमोजिमको समिति सम्भन्नु पर्छ ।
- (ञ) “लाभग्राही” भन्नाले दफा ४ बमोजिम छनौट भएको लाभग्राही घरधनी सम्भन्नु पर्छ ।
- (ट) “लक्षित वर्ग” भन्नाले कार्यक्रम लागू हुने स्थानमा विगत देखि स्थायी रूपमा बसोबास गरेका राष्ट्रिय दलित आयोगको सूचीमा सूचिकृत भएका दलित, विपन्न मुस्लिम तथा सालवसाली रूपमा नेपाल सरकारले बजेट वक्तव्य मार्फत सम्बोधन गरी समेट्ने लोपोन्मुख र अति सीमान्तकृत जाति वा समुदायका विपन्न वर्ग सम्भन्नु पर्छ ।
- (ठ) “जनता आवास जिल्ला समन्वय समिति” भन्नाले दफा १४ बमोजिम गठन भएको समिति सम्भन्नु पर्छ ।

## परिच्छेद २

### लक्षित वर्गको पहिचान र कार्यक्रम कार्यान्वयन स्थल

३. लक्षित वर्गको पहिचान : (१) लक्षित वर्गको पहिचान देहायका आधारमा गरिने छ ।
- (क) विगतदेखि सो स्थानमा स्थायी बसोबास गर्दै आएको प्रमाण,
- (ख) जग्गाधनी प्रमाण पूर्जा वा घर जग्गाको तिरो वा शुल्क बुझाएको भए सो सम्बन्धी कागजात वा आफू विगत देखि सो स्थानमा बसोबास गरी आएको भन्ने स्थानीय तहको सिफारिस,
- (ग) विजुली, धारा वा अन्य सुविधा शुल्क बुझाएको कागज,
- (घ) लाभग्राही बसोबास गर्दै आएको घरको भौतिक अवस्था,
- (ङ) सम्बन्धित स्थानीय तहले लक्षित वर्गभित्र परेको भनी गरेको सिफारिस ।
- (२) उपदफा (१) बमोजिमको लक्षित वर्गको पहिचानको लागि उल्लेखित बुदाँको क, ख, ग मध्ये कुनै एक मात्र आधार लिई सो को पहिचान गर्न सकिने छ ।
४. लाभग्राहीको छनौटका आधार :
- (१) लाभग्राही छनौट गर्ने प्रयोजनका लागि लाभग्राहीले हाल प्रयोग गरिरहेको घरको क्षेत्रफल, भुईँ, गा्रो, तथा छानाको किसिम र प्रयोग भएको जग्गाको क्षेत्रफलको आधारमा अनुसूची-१ बमोजिम अङ्क प्रदान गरिने छ ।
- तर अनुसूची-१ को क्रमसंख्या ४, ५ र ७ बाट कुनै अङ्क प्राप्त नगर्नेलाई लाभग्राहीका रूपमा छनौट गरिने छैन ।

- (२) उपदफा (१) बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने घरधनी देखि न्यूनतम ३५ अङ्क प्राप्त गर्नेलाई मात्र क्रमैसँग लाभग्राहीको रूपमा छनौट गरिनेछ ।
- (३) लाभग्राहीको छनौट जनता आवास प्रदेश समन्वय समितिले गर्नेछ ।
- (४) उपदफा (२) बमोजिम लाभग्राही छनौट गर्दा वृद्ध, एकल महिला, अनाथ बालबालिका तथा अपाङ्गता भएकालाई पहिलो प्राथमिकता दिइनेछ ।
- (५) सगोलमा रहेका परिवारले एक आवास मात्र पाउने छन् ।

#### ५. कार्यक्रम कार्यान्वयन स्थल :

- (१) साधारणतया दश लाभग्राही परिवार बसोबास भएको स्थान वा बस्तीमा कार्यक्रम कार्यान्वयन गरिने छ ।

तर छरिएर बसोबास गरेको डोम, अति सीमान्तकृत तथा लोपोन्मुख जातीको बस्तीको हकमा यो बन्देज लागू हुने छैन ।

**स्पष्टिकरण:** यस दफाको प्रयोजनका लागि डोम जाती भन्नाले मल्लिक, मल्लि, महिल, गुसराम आदि थर भएका जाती विशेष लाई जनाउछ ।

- (२) कार्यक्रम कार्यान्वयन स्थल पहिचान गर्दा लक्षित वर्गको घर यथास्थानमा पुनःनिर्माण हुनेगरी गरिनेछ ।

तर प्राकृतिक प्रकोपको जोखिममा रहेको, वन सीमा क्षेत्रमा परेको वा कुनै कारणबाट विवादित घडेरी भएको स्थानमा कार्यक्रम कार्यान्वयन गरिने छैन ।

### परिच्छेद ३

#### रकम तथा निर्माण सामग्री सम्बन्धी

#### ६. रकम उपलब्ध गराउने :

- (१) शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाईले लाभग्राहीलाई आवास निर्माण गर्न निर्माण समिति मार्फत रकम उपलब्ध गराउने छ ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएपनि कुनै स्थानमा निर्माण समिति गठन हुन नसकेमा शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाईले लाभग्राहीलाई सोभै रकम उपलब्ध गराउने छ ।
- (३) निर्माण समिति वा सोभै रकम प्राप्त गर्ने लाभग्राहीले रकम प्राप्त गर्ने शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाईबाट सिफारिस गरेको बैङ्कमा खाता खोल्नु पर्नेछ ।

- (४) उपदफा (३) बमोजिम खोलेको खाताको संचालन निर्माण समितिको संयोजक वा सोभै रकम प्राप्त गर्ने लाभग्राहीको र शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाईले तोकेको कर्मचारीको संयुक्त नामबाट हुनेछ ।
- (५) शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाईले संयुक्त खाता संचालनको लागि कर्मचारी तोक्दा आवास इकाई निर्माणको मूल्याङ्कन गरी बिलपास गर्ने कर्मचारीलाई तोक्न पाईने छैन ।
- (६) लाभग्राहीलाई रकम उपलब्ध गराउने सम्बन्धमा शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाई र निर्माण समिति बीच अनुसूची-२ बमोजिमको ढाँचामा सम्झौता गर्नु पर्नेछ ।
- (७) कार्यक्रम कार्यान्वयन गर्ने सिलसिलामा निर्माण समितिले लाभग्राहीसँग अनुसूची-३ बमोजिमको ढाँचामा सम्झौता गर्नुपर्नेछ ।
- (८) निर्माण समिति गठन नभएको अवस्थामा सोभै रकम प्राप्त गर्ने लाभग्राहीसँग शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाईले अनुसूची-४ बमोजिमको ढाँचामा सम्झौता गर्नेछ ।
- (९) उपदफा (७) बमोजिम सम्झौता भएपछि निर्माण समितिले निर्माण सामग्री उपलब्ध गराएको भए सो वापतको रकम कटाई बाँकी रकम लाभग्राहीलाई उपलब्ध गराउनेछ ।
- (१०) उपदफा (६) र (८) बमोजिमको सम्झौता भएपछि शहरी विकास तथा भवन कार्यालयले निर्माण सामग्री उपलब्ध गराएको भए सो वापतको रकम कटाई बाँकी रकम निर्माण समिति वा सोभै रकम प्राप्त गर्ने लाभग्राहीको बैंक खाता मार्फत उपलब्ध गराउने छ ।
- (११) शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाई र निर्माण समिति वा सोभै रकम प्राप्त गर्ने लाभग्राही बीच भएको सम्झौता बमोजिम शहरी विकास तथा भवन कार्यालयले निर्माण समिति वा सोभै रकम प्राप्त गर्ने लाभग्राहीलाई कार्य प्रगतिका आधारमा बिल भरपाई प्राप्त भएको मितिले तीस दिन भित्रमा किस्ताबन्दीमा रकम उपलब्ध गराउने छ ।
- (१२) सम्झौता तथा खर्च सम्बन्धी सम्पूर्ण फाँटवारी राख्ने तथा लेखापरीक्षण गराउने जिम्मेवारी सम्बन्धीत शहरी विकास तथा भवन कार्यालयको हुनेछ ।
- ७. निर्माण सम्पन्न भएको मानिने :** सम्झौता बमोजिमको शौचालय सहितको आवास इकाई निर्माण भएपछि मात्र आवास निर्माण कार्य सम्पन्न भएको मानिने छ ।

**८. लागत सहभागिता योगदान र व्यवस्थापन :**

- (१) लाभग्राहीले कुल अनुदानको दश प्रतिशत लागत सहभागिता वापत ब्यहोर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको लागत सहभागिता श्रमदान, नगद वा निर्माण सामग्री जुनसुकै हुन सक्नेछ ।
- (३) उपदफा (१) मा उल्लिखित लागत सहभागिता वापत लाभग्राहीले कम्तीमा सुलभ शौचालय स्तरको एउटा शौचालय अनिवार्य रूपमा निर्माण गर्नु पर्नेछ ।
- (४) उपदफा (३) बमोजिमको शौचालय निर्माणका लागि शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाईबाट प्राविधिक सहयोग उपलब्ध हुनेछ ।

**९. निर्माण सामग्री उपलब्ध गराउने :**

- (१) आवास इकाई निर्माणको लागि आवश्यक पर्ने जस्तापाता, सिमेन्ट, हुक, कब्जा, जस्ता निर्माण सामग्री निर्माण समितिले र सो समिति गठन नभएकोमा लाभग्राही आफैले खरिद गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिमका निर्माण सामग्री निर्माण समिति वा लाभग्राहीले खरिद गर्न नसकी शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाईमा लिखित अनुरोध गरेमा शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाईले त्यस्ता सामग्री उपलब्ध गराउनु पर्नेछ ।
- (३) लाभग्राहीले भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग गरी आवास इकाई निर्माण गर्नु पर्नेछ ।
- (४) निर्माण सामग्री परिवर्तन गर्दा थप रकम आवश्यक पर्ने भएमा सम्बन्धित लाभग्राहीले नै ब्यहोर्नु पर्नेछ र कम रकम लाग्ने भएमा सोही अनुसार मूल्याङ्कन गरी भुक्तानी गरिनेछ ।

**१०. कार्यक्रम कार्यान्वयन गर्ने निकायको भूमिका :**

- (१) कार्यक्रम कार्यान्वयनको लागि सहयोग पुऱ्याउन प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा एक कार्यक्रम समन्वय इकाई रहनेछ ।
- (२) कार्यक्रम समन्वय इकाईको काम देहाय बमोजिम हुनेछ :-
  - (क) कार्यक्रम कार्यान्वयन गर्ने, तह बीच समन्वय गर्ने,
  - (ख) आवास इकाईको नक्सा तयार गर्ने तथा आवश्यकता अनुसार प्राविधिक सहयोग उपलब्ध गराउने,
  - (ग) कार्यक्रमको अनुगमन र मूल्याङ्कन गर्ने र भावी कार्यक्रमको लागि जनता आवास प्रदेश समन्वय समितिमा सिफारिस गर्ने ।

- (३) शहरी विकास तथा भवन कार्यालयले कार्यक्रमको प्रगतिको आधारमा बजेट निकासी दिने र निर्माण कार्यको प्रगति लिई कार्यक्रम समन्वय इकाईमा प्रगति विवरण पठाउनु पर्नेछ ।
- (४) शहरी विकास तथा भवन कार्यालयमा आवश्यकता अनुसार कार्यक्रम कार्यान्वयन इकाई रहनेछन् ।
- (५) कार्यक्रम कार्यान्वयन इकाईको काम कर्तव्य देहाय बमोजिम हुनेछ :-
- (क) कार्यक्रम कार्यान्वयन गरिने स्थलको अध्ययन गरी उपलब्ध जग्गा अनुसार आवास इकाई निर्माण कार्य कार्यान्वयन गराउने,
- (ख) आवास इकाई निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने,
- (ग) निर्माणाधीन आवास इकाईको अनुगमन, मूल्याङ्कन गर्ने,
- (घ) सम्बन्धीत स्थानीय तहसँग समन्वय गर्ने,
- (ङ) कार्यक्रमको अध्यावधिक कार्यको नापी किताब राखी सोका आधारमा भुक्तानीका लागि शहरी विकास तथा भवन कार्यालयमा सिफारिस गर्ने,
- (च) कार्यक्रमको प्रगति प्रतिवेदन तयार गरी शहरी विकास तथा भवन कार्यालयमा पेश गर्ने,
- (छ) कार्यक्रम सम्बन्धी जानकारी गराई लक्षित वर्गलाई परिचालन गर्ने ।

#### परिच्छेद ४ समिति सम्बन्धी

#### ११. जनता आवास प्रदेश समन्वय समिति :

- (१) कार्यक्रम कार्यान्वयन सम्बन्धी आवश्यक व्यवस्था गर्न तथा कार्यक्रमको समन्वय र व्यवस्थापन गर्नका लागि प्रदेश स्तरमा देहाय बमोजिमको एक जनता आवास प्रदेश समन्वय समिति रहने छ:-
- |   |            |
|---|------------|
| (क) मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय                  | संयोजक     |
| (ख) सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय                     | सदस्य      |
| (ग) सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालय                  | सदस्य      |
| (घ) सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय                   | सदस्य      |
| (ङ) सचिव, सामाजिक विकास मन्त्रालय                             | सदस्य      |
| (च) सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय            | सदस्य      |
| (छ) सचिव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय            | सदस्य      |
| (ज) सम्बन्धीत महाशाखा प्रमुख, भौतिक पूर्वाधार विकास मन्त्रालय | सदस्य सचिव |

- (२) भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्री तथा सहायक मन्त्री भएमा निज जनता आवास प्रदेश समन्वय समितिको सदस्यको रूपमा रहने छन् ।

**१२. जनता आवास प्रदेश समन्वय समितिको काम, कर्तव्य र अधिकार :** जनता आवास प्रदेश समन्वय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

- (क) कार्यक्रम कार्यान्वयन सम्बन्धी आवश्यक नीति, बजेट तर्जुमा तथा सम्बन्धीत जिल्लामा कार्यान्वयन गरिने आवास संख्या निर्धारण गर्ने,
- (ख) कार्यक्रम कार्यान्वयनको क्रममा शहरी विकास तथा भवन कार्यालय तथा जिल्ला जनता आवास समन्वय समितिलाई आवश्यक निर्देशन दिने,
- (ग) हाल कायम रहेको प्रति आवास इकाई अनुदान फेरवदल गर्नु परेमा संघीय शहरी विकास मन्त्रालय मार्फत अर्थ मन्त्रालयको सहमति लिई गर्ने,
- (घ) जनता आवास जिल्ला समन्वय समितिबाट कार्यक्रम कार्यान्वयन हुने गाउँपालिका वा नगरपालिकाको सूची सम्बन्धी जानकारी लिने,
- (ङ) कार्यक्रमको प्रगति समीक्षा गर्ने,
- (च) कार्यक्रम कार्यान्वयनसंग सम्बन्धित निकाय बीच समन्वय गर्ने,
- (छ) कार्यक्रम कार्यान्वयनको क्रममा आई परेका बाधा अड्चन फुकाउने,
- (ज) वृद्ध, एकल महिला, अनाथ बालबालिका र अपाङ्गता भएका लाभग्राहीले व्यहोर्नु पर्ने लागत सहभागिता रकम जिल्ला जनता आवास समन्वय समितिको सिफारिस समेतका आधारमा छुट दिने,
- (झ) कार्यक्रम लागू भएको स्थानमा आवश्यक पर्ने पूर्वाधार विकासको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने,
- (ञ) आवश्यकता अनुसार अनुगमन उप-समिति गठन गरी कार्यक्रमको अनुगमन गर्ने, गराउने ।

**१३. बैठक सम्बन्धी कार्यविधि :**

- (१) जनता आवास प्रदेश समन्वय समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
- (२) जनता आवास प्रदेश समन्वय समितिले बैठकमा आवश्यक विज्ञ वा सम्बन्धित संस्थालाई आमन्त्रण गर्न सक्ने छ ।

**१४. जनता आवास जिल्ला समन्वय समिति :**

- (१) कार्यक्रम कार्यान्वयनमा सहयोग पुऱ्याउन प्रत्येक जिल्लामा देहाय बमोजिम एक जनता आवास जिल्ला समन्वय समिति रहनेछ :-



(क)	मन्त्रालयले तोकेको सम्बन्धित जिल्लाको प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य	संयोजक
(ख)	सम्बन्धित जिल्लाको सबै प्रदेश सभा सदस्य	सदस्य
(ग)	जिल्ला समन्वय समितिको प्रमुख/उपप्रमुख	सदस्य
(घ)	प्रमुख जिल्ला अधिकारी	सदस्य
(ङ)	सम्बन्धित क्षेत्रको म.न.पा./उ.म.न.पा./ न.पा./गा.पा.को प्रमुख प्रशासकिय अधिकृत वा निजहरुले तोकेको प्रतिनिधि	सदस्य
(छ)	सम्बन्धीत शहरी विकास तथा भवन कार्यालयका प्रमुख वा निजले तोकेको कार्यक्रम कार्यान्वयन कार्यालयका अधिकृतस्तरको प्राविधिक प्रतिनिधि	सदस्य सचिव

(२) समितिको संयोजकको अनुपस्थितिमा उपस्थित प्रदेश सभा सदस्यहरुमध्ये जेष्ठ प्रदेश सभा सदस्यले संयोजक भई कार्य गर्नेछ ।

**१५. जनता आवास जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकार :** जनता आवास जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

- (क) जनता आवास प्रदेश समन्वय समितिबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने, गराउने ।
- (ख) सम्बन्धीत जिल्लाको तत्काल कायम रहेका सबै गाउँपालिका वा नगरपालिकाका लक्षित वर्ग समेटी गाउँपालिका वा नगरपालिका छनौट गरी छनौट भएका गाउँपालिका वा नगरपालिकाको सूची जनता आवास प्रदेश समन्वय समितिमा पठाउने ।
- (ग) कार्यक्रम लागू हुने गाउँपालिका वा नगरपालिकाबाट दफा ४ को आधारमा लाभग्राहीको छनौट गर्ने ।
- (घ) कार्यक्रम कार्यान्वयनका क्रममा जनता आवास प्रदेश समन्वय समितिसंग आवश्यक समन्वय गर्ने ।
- (ङ) कार्यक्रम कार्यान्वयन गर्न शहरी विकास तथा भवन कार्यालय, निर्माण समिति र लाभग्राहीलाई आवश्यक सहयोग तथा निर्देशन दिने ।
- (च) कार्यक्रमको कार्यान्वयन सम्बन्धमा अनुगमन गर्ने ।
- (छ) कार्यक्रम कार्यान्वयनमा देखापरेका समस्या समाधान गर्ने ।
- (ज) वृद्ध, एकल महिला, अनाथ बालबालिका र अपाङ्गता भएका लाभग्राहीले व्यहोर्नुपर्ने लागत सहभागिता छुटका लागि निर्माण समिति वा लाभग्राहीबाट मनासिव कारण

तथा प्रमाण सहित अनुरोध भई आएमा जनता आवास प्रदेश समन्वय समिति समक्ष सो रकम छुटका लागि सिफारिस गर्ने ।

**१६. बैठक सञ्चालन सम्बन्धी कार्यविधि :**

- (१) जनता आवास जिल्ला समन्वय समितिको बैठक सम्बन्धी कार्यविधि सो समितिले निर्धारण गरे बमोजिम हुनेछ ।
- (२) जनता आवास जिल्ला समन्वय समितिले आवश्यकता अनुसार बैठकमा अन्य विज्ञ तथा सम्बन्धीत संस्थालाई आमन्त्रण गर्न सक्नेछ ।

**१७. निर्माण समिति :**

- (१) न्यूनतम दश लाभग्राही परिवार भएको प्रत्येक बस्तीमा देहाय बमोजिमको निर्माण समिति रहनेछ :-

- |   |            |
|---|------------|
| (क) सम्बन्धीत शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाई कार्यालयको रोहवरमा लाभग्राहीहरू मध्येबाट छनौट भएको व्यक्ति                                | संयोजक     |
| (ख) सम्बन्धीत शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाई कार्यालयको रोहवरमा लाभग्राहीहरू मध्येबाट छनौट भएका कम्तीमा एकजना महिला सहित बढीमा तीन जना | सदस्य      |
| (ग) सम्बन्धीत शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाईबाट खटाईएको प्राविधिक कर्मचारी   | सदस्य-सचिव |

- (२) उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम संयोजक र सदस्य छनौट हुन नसकेमा जनता आवास प्रदेश समन्वय समितिले संयोजक र सदस्य छनौट गर्नेछ ।

**१८. निर्माण समितिको दर्ता :** दफा १७ बमोजिम गठन भएको निर्माण समिति सम्बन्धीत स्थानीय तहमा दर्ता हुनु पर्नेछ ।

**१९. निर्माण समितिको काम, कर्तव्य र अधिकार :** निर्माण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

- (क) जनता आवास जिल्ला समन्वय समिति र शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाईबाट प्राप्त निर्देशन अनुरूप निर्माण कार्य गर्ने, गराउने ।
- (ख) आवास निर्माणका लागि आवश्यक निर्माण सामग्री प्राप्त गर्ने, गराउने ।
- (ग) पूर्वाधार र आवास निर्माण गर्ने विषयमा लाभग्राहीसँग सहमती कायम गर्ने ।
- (घ) लाभग्राहीलाई रकम उपलब्ध गराउने ।
- (ङ) निर्माण कार्यको गुणस्तर कायम गर्ने, गराउने ।
- (च) लाभग्राहीले व्यहोर्ने लागत सहभागिता बापत दफा ८ को उपदफा (३) बमोजिमको कार्य गराउने ।
- (छ) वृद्ध, एकल महिला, अनाथ बालबालिका र अपाङ्गता भएका लाभग्राहीले व्यहोर्नु पर्ने लागत सहभागिता छुट दिन जनता आवास जिल्ला समन्वय समितिलाई सिफारिस गर्ने ।
- (ज) शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाईको प्रत्यक्ष निर्देशनमा निर्माण कार्य व्यवस्थित ढङ्गले संचालन गर्ने ।
- (झ) शहरी विकास तथा भवन कार्यालयबाट स्वीकृत नाप नक्सा बमोजिम आवास इकाई निर्माण गर्ने, गराउने ।
- (ञ) स्वीकृत नाप नक्सा बमोजिम आवास इकाई निर्माण भए नभएको बारे जाँच गरी प्रत्येक किस्ता भुक्तानीको लागि सिफारिस गर्ने ।

## परिच्छेद ५ तालिम सम्बन्धी

### २०. तालिमको व्यवस्था :

- (१) शहरी विकास तथा भवन कार्यालयले प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा भूकम्प प्रतिरोधी आवास निर्माण प्रविधि सम्बन्धी तालिमको व्यवस्था गर्नु पर्नेछ ।
- (२) शहरी विकास तथा भवन कार्यालयले आवास इकाई निर्माणमा संलग्न हुने जनशक्तिलाई कार्यगत तालिमको व्यवस्था गर्नेछ ।
- (३) आवास इकाई निर्माण तालिममा लाभग्राहीलाई प्राथमिकता दिइने छ ।
- (४) शहरी विकास तथा भवन कार्यालयले लाभग्राहीलाई कार्यक्रम सम्बन्धमा सूचित गर्न अभिमूखिकरण तालिम संचालन गर्न सक्नेछ ।

## परिच्छेद ६

## विविध

२१. निर्देशन पालना गर्नु पर्ने : जनता आवास प्रदेश समन्वय समितिले कार्यक्रम कार्यान्वयनको सिलसिलामा दिएको निर्देशन सम्बन्धीत निकायले पालना गर्नु पर्नेछ ।
२२. विवादको समाधान : कार्यक्रम कार्यान्वयन गराउने निकाय र निर्माण समिति वा लाभग्राही बीच कुनै विवाद उत्पन्न भएमा जनता आवास प्रदेश समन्वय समितिबाट दिइने निर्णय अन्तिम हुनेछ ।
२३. फरफारक हुने : कुनै लाभग्राहीले कुनै कारणवश निर्माण कार्य बीचैमा छाडेमा निर्माण भएको कार्यको मूल्याङ्कन गरी सोको खर्च फरफारक गरिनेछ ।
२४. बेच बिखन गर्न नपाउने : लाभग्राहीले आवास इकाई निर्माण सम्पन्न भएको मितिले पाँच वर्षसम्म बेचबिखन गर्न पाउने छैन ।
२५. कारवाही हुने : आवास कार्यक्रमबाट लाभान्वित हुने उद्देश्यले कुनै व्यक्तिले भुट्टा विवरण पेश गरेमा वा त्यस्तो व्यहोरा सिफारिस गरेको ठहर हुन आएमा त्यस्ता व्यक्तिलाई प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।
२६. पूर्वाधार : कार्यक्रम कार्यान्वयन हुने स्थानका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू जस्तै सडक, खानेपानी, ढल, खुल्ला क्षेत्र आदिको निर्माण कार्य समेत आवश्यकता अनुसार गर्न सकिनेछ ।
२७. अन्य निकायले सहयोग गर्ने : प्रदेश सरकारको पूर्वाधार तथा अन्य सेवासंग सम्बन्धीत निकायले कार्यक्रम कार्यान्वयन भएका क्षेत्रमा सेवा तथा पूर्वाधार विस्तार तथा विकासका लागि सहयोग पुऱ्याउनु पर्नेछ ।
२८. सुविधा नपाउने : यस कार्यविधि बमोजिम आवास इकाई प्राप्त गर्ने लाभग्राहीले नेपाल सरकारको अन्य कार्यक्रमबाट आवास सुविधा पाउने छैन र परिवारको कुनै एक सदस्यले सरकारी वा गैरसरकारी संघ संस्थामा रोजगारी प्राप्त गरेको वा वार्षिक १० लाख भन्दा बढिको कुनै व्यवसाय संचालन गरेको व्यक्तिलाई यस कार्यविधि बमोजिमको लाभग्राहीको सूचीमा समावेश गराइने छैन ।
२९. फेरबदल गर्न सक्ने : लाभग्राहीले स्वीकृत नमुना आवास डिजाइनमा केही फेरबदल गरी निर्माण गर्न सक्नेछ ।

तर कम क्षेत्रफलको आवास इकाई निर्माण गरेको भएमा सोही अनुपातमा खर्च घटाई अनुदान रकम उपलब्ध गराईने छ ।

३०. गैर सरकारी संस्थाको सहयोग लिन सक्ने : कार्यक्रम कार्यान्वयनको लागि गैर सरकारी संस्थाबाट प्राविधिक सहयोग लिन सकिनेछ ।
३१. विशेष व्यवस्था: गत विगतदेखि आ.व.२०७४/७५ सम्म नेपाल सरकारबाट जनता आवास कार्यक्रम अन्तर्गत संचालन भई क्रमागत वा अधुरा रहेका आवास इकाईहरु सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरेपछि मात्र छनौट गर्नुपर्दछ ।
३२. प्रचलित कानून बमोजिम हुने : यस कार्यविधिमा लेखिएको विषयमा यसै कार्यविधि बमोजिम र नलेखिएको विषयमा प्रचलित कानून बमोजिम हुनेछ ।
३३. खारेजी र बचाउ: जनता आवास कार्यक्रम संचालन गर्न छनौटमा परेका स्थानीय तह, सम्बन्धीत स्थानीय तहको लागि निर्धारण गरिएको लाभग्राही संख्या र लाभग्राहीको छनौट यसै कार्यविधि बमोजिम भए गरेको मानिने छ ।
३४. थपघट तथा हेरफेर:-यो कार्यविधि आवश्यकता अनुसार प्रदेश सरकारले थपघट, हेरफेर वा संशोधन गर्न सक्नेछ ।
३५. बाधा अड्काउ फुकाउ :-यस कार्यविधिको कार्यान्वयनमा कुनै बाधा अड्काउ आईपरेमा प्रदेश सरकारले बाधा अड्काउ फुकाउन सक्नेछ ।

अनुसूची १

दफा ४ को उपदफा (१) संग सम्बन्धीत

लाभग्राहीको छनौटका आधारहरू

क्र.स	विवरण	दिइने अङ्क	कैफियत
१	हाल प्रयोगमा रहेको घरको क्षेत्रफल, प्रतिव्यक्ति वर्गफिटमा	३० भन्दा कमलाई -१० ३० देखि ६० सम्म- ५ ६० भन्दा वढी - ०	
२	हाल उपभोगमा रहेको जग्गाको क्षेत्रफल, प्रतिव्यक्ति वर्गफिटमा	६० भन्दा कम -१० ६० देखि १०० सम्म- ५ १०० भन्दा वढी - ०	
३	घरभित्रको भुईँ	माटो - १० ईँटा,दुङ्गा आदि -५ सिमेन्ट - ०	जम्मा फ्लोर एरियाको ५०% वा सो भन्दा बढि क्षेत्रफल भएकालाई अङ्क दिने ।
४	घरको गारो	बाँस, चिरपट/कप्टेरो, आदि वा त्यसमा पराल/स्याउलाको टाटी-१५ नमिलेको दुङ्गाको गारो, बाँस, कप्टेरो, भकारी आदिमा माटोले पोतेको तथा काठ/फल्याक, काँचो ईँटामा माटोको जोर्नी - १० मिलेको दुङ्गाको गारो तथा पाकेका ईँटामा माटो/सिमेन्टका जोर्नी-५	५० प्रतिशत सम्ममा जेछ त्यसैलाई मान्ने ।
५	घरको छानो	फुस, आसवेटस,स्याउला, प्लाष्टिक सिट आदि - १० खपडा, टायल, टिन - ५ ढलान, कर्कट पाता - ०	आसवेटस छाना स्वास्थ्यको लागि हानिकारक छ ।
६	घर बस्तीमा साधारणतया १० घर रहेको वा नरहेको	भएको - १० नभएको - ०	तर डोम, अति सीमान्तकृत तथा लोपोन्मुख जातीको घर जति संख्यामा भए पनि- १०
७	जग्गाको स्वामित्व	लालपूर्जा भएको वा गाउँब्लक (स्वामित्व पाउन सकिने) वा स्थानीय तहको सिफारिस (स्ववासी र विवाद रहित) -१० नदी/ताल किनारामा बसोबास गरेको - ०	
८	खेती योग्य जग्गा	अन्यत्र जग्गा नभएको- १० अन्यत्र जग्गा भएको- ०	
९	घरमूलीको हकमा	अति विपन्न, असहाय, असक्त, वृद्धवृद्धा, अनाथ बालबालिका, एकल महिलाजस्ता घरमूली लाभग्राही भएका -१५ अन्य -०	

अनुसूची-२

दफा ६ को उपदफा (६) सँग सम्वन्धीत

गण्डकी प्रदेश

भौतिक पूर्वाधार विकास मन्त्रालय  
शहरी विकास तथा भवन कार्यालय  
जनता आवास कार्यक्रम

शहरी विकास तथा भवन कार्यालयवा कार्यक्रम कार्यान्वयन इकाई तथा निर्माण समिति  
बीच गरिने सम्झौताको ढाँचा

१. सम्झौता गर्ने पक्षहरु : शहरी विकास तथा भवन कार्यालयवा कार्यक्रम कार्यान्वयन इकाई र श्री .....
- निर्माण समिति
२. कार्यक्रम : कार्यक्रम अन्तर्गत आवास इकाई निर्माण गर्ने ।
३. कार्यक्रम स्थल : जिल्ला : ..... गाउँपालिका/नगरपालिका:.....वडा नं.....  
टोल/गाउँ.....
४. निर्माण गरिने कूल आवास इकाई
५. कार्यक्रमको लागत:- (क) कार्यक्रमले व्यहोर्ने रकम.....  
(ख) लाभग्राहीले व्यहोर्ने रकम.....
६. कार्यक्रमको प्रस्तावित कार्यान्वयन अवधि :  
(क) शुरु हुने मिति :- २०.. /..... /....., (ख) सम्पन्न हुने मिति :- २०.. /..... /.....
७. खर्च व्यहोर्ने श्रोत :-  
(क) कार्यक्रमबाट व्यहोरिने :-  
(१) नगद रुपैया :- .....  
(२) निर्माण सामग्री :-  
(ख) लाभग्राहीबाट व्यहोरिने रकम:  
(१) नगद.रु.....  
(२) निर्माण सामग्री (मूल्यमा).....  
(३) श्रम (मूल्यमा) :- .....  
(४) कूल रकम :.....
८. निर्माण समितिको नाम /ठेगाना :- .....
९. निर्माण समितिको दर्ता नं/कार्यालय :- .....
१०. निर्माण समितिका पदाधिकारीहरु :-

(क) श्री

: संयोजक

(ख) श्री	: सदस्य
(ग) श्री	: सदस्य
(घ) श्री	: सदस्य
(ङ) श्री	: सदस्य सचिव

#### ११. सम्झौताका शर्तहरू:

- (क) नाप नक्सा तथा स्वीकृत लागत अनुमान र तोकिएको गुणस्तर अनुसार निर्माण समितिले निर्माण कार्य गराउने छ ।
- (ख) निर्माण समितिले लागत सहभागिता वापत लाभग्राहीले व्यहोर्ने रकमबाट कम्तीमा सुलभ शौचालय स्तरको एउटा शौचालय लाभग्राहीलाई निर्माण गर्न लगाउनेछ ।
- (ग) निर्माण समितिले शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाईबाट प्राप्त रकम कार्य प्रगतिको आधारमा लाभग्राहीलाई भुक्तानी दिने प्रयोजनमा मात्र खर्च गर्नु पर्नेछ ।
- (घ) निर्माण समितिले हरेक किस्ताको कामको मूल्यांकन, विल, भर्पाई र खर्च प्रमाणित गर्ने अन्य कागजातहरू समितिको बैठकबाट अनुमोदन गराई कार्यक्रम कार्यान्वयन इकाई मार्फत शहरी विकास तथा भवन कार्यालयमा भुक्तानीको लागि पेश गर्नु पर्नेछ ।
- (ङ) निर्माण समितिले प्रत्येक किस्तामा गरेको खर्चको सूचना सार्वजनिक स्थानमा टाँस गरी शहरी विकास तथा भवन कार्यालयमा समेत पेश गर्नु पर्नेछ ।

#### १२. भुक्तानीको ढाँचा :

- (क) निर्माण समितिको नाममा रहेको खातामा चार किस्तामा रकम उपलब्ध गराइने छ । आवास निर्माण सम्पन्न नभएसम्म खाता सञ्चालन निर्माण समितिको संयोजक वा सोभै रकम प्राप्त गर्ने लाभग्राही र सम्बन्धित शहरी विकास तथा भवन कार्यालयवा कार्यक्रम कार्यान्वयन इकाईले तोकेको कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।
- (ख) स्वीकृत डिजाइन र लागत अनुमान निर्माण-स्थलको आवश्यकता अनुसार परिमार्जन गरिए बमोजिम जग खन्ने कार्य सम्पन्न भएपछि सम्बन्धितको खातामा २५% रकम उपलब्ध गराइने छ ।
- (ग) प्लानिथ (डि.पि.सि.) को काम सम्पन्न भएपछि सम्बन्धितको खातामा थप ३० % रकम उपलब्ध गराइने छ ।
- (घ) गारो तयार भएपछि थप ३५% सम्बन्धितको खातामा रकम उपलब्ध गराइने छ ।
- (ङ) छाना तथा भ्याल ढोका र शौचालयको निर्माण कार्य सम्पन्न भएपछि बाँकी १०% सम्बन्धितको खातामा रकम उपलब्ध गराइने छ ।
- (च) भुक्तानी दिँदा उपलब्ध गराईएका निर्माण सामग्रीको रकम कट्टा गरी बाँकी रकम मात्र दिइनेछ ।

#### १३. सम्झौताका पक्षहरू

निर्माण समितिको तर्फबाट

शहरी विकास तथा भवन कार्यालय वा



संयोजक वा लाभग्राहीको

नाम :

ठेगाना :

दस्तखत :

मिति :

साक्षी :

(१) श्री.....

कार्यक्रम कार्यान्वयन इकाईका तर्फबाट

कार्यक्रम प्रतिनिधीको

नाम :

ठेगाना :

दस्तखत :

मिति :

साक्षी :

(१) श्री.....

अनुसूची-३

दफा ६ उपदफा (७) संग सम्बन्धीत

निर्माण समिति र लाभग्राहीबीच गरिने  
संभौताको ढाँचा

१. सम्भौता गर्ने पक्षहरु : .....निर्माण समिति र.....लाभग्राही ।

२. कार्यक्रम स्थल :- जिल्ला :-..... गाउँपालिका/नगरपालिका :- ..... वडा नं :-

३. उद्देश्य :- आवास निर्माण ।

४. कुल लागत :- ..... (लाभग्राहीको सहभागिता बापतको अंश समेत)

५. प्रस्तावित निर्माण कार्य सम्पन्न हुने अवधि :

(क) शुरु हुने मिति :- २०.../...../.....

(ख) पुरा हुने मिति :- २०.../...../..... सम्म

६. खर्च व्यहोर्ने श्रोत :-

क) निर्माण समितिले शहरी विकास तथा भवन कार्यालयवा कार्यक्रम कार्यान्वयन इकाईसंग गरेको संभौता बमोजिम हुनेछ ।

७. सम्भौताका शर्तहरु:-

(क) स्वीकृत नाप नक्शा अनुसारको आवास निर्माण गर्नु पर्नेछ ।

(ख) लागत सहभागिता बापत कम्तीमा सुलभ शौचालय स्तरको एउटा शौचालय निर्माण गर्नु पर्नेछ ।

(ग) निर्माणस्थल क्षेत्रमा रहेका संरचनाहरू भत्काउने र सो बापत लाग्ने खर्च लाभग्राहीले व्यहोर्नु पर्नेछ ।

८. सम्भौताका पक्षहरु

निर्माण समितिको तर्फबाट

लाभग्राहीको तर्फबाट

संयोजक :

लाभग्राहीको नाम :

ठेगाना :

ठेगाना :

दस्तखत :

दस्तखत :

मिति :

मिति :

साक्षी :

साक्षी :

(१) श्री शहरी विकास तथा भवन कार्यालयको प्रतिनीधी  
श्री.....

(१) श्री

दफा ६ उपदफा (द) संग सम्बन्धीत

शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाई तथा सोभै रकम प्राप्त गर्ने लाभग्राही बीच गरिने संझौताको ढाँचा

१. सम्झौता गर्ने पक्षहरु : ..... र.....
१२. कार्यक्रम स्थल :- जिल्ला :- ..... गाउँपालिका/नगरपालिका :- ..... वडा नं :-
३. उद्देश्य : आवास निर्माण ।
४. कुल लागत : ..... (लाभग्राहीको सहभागिता बापतको अंश समेत ।)
५. प्रस्तावित निर्माण कार्य सम्पन्न हुने अवधि :
  - (क) शुरु हुने मिति :- ...../...../.....
  - (ख) पुरा हुने मिति :- ...../...../..... सम्म
६. खर्च व्यहोर्ने श्रोत :
  - (क) कार्यक्रमबाट व्यहोरिने :-
    - (१) नगद रुपैया :- .....।-
    - (२) निर्माण सामग्री :-
      - (ख) लाभग्राहीबाट व्यहोरिने रकम :-
        - (१) नगद रु.....
        - (२) निर्माण सामग्री (मूल्यमा).....
        - (३) श्रम (मूल्यमा) :- .....
        - (४) कूल रकम :.....
७. भुक्तानीको ढाँचा :
  - (क) लाभग्राहीलाई आवास निर्माण रकम जम्मा चार किस्तामा उपलब्ध गराइने छ । आवास निर्माण सम्पन्न नभएसम्म सम्बन्धित शहरी विकास तथा भवन कार्यालयवा कार्यक्रम कार्यान्वयन इकाईले तोकेको कर्मचारीले निर्माण कार्यको रेखदेख तथा निर्माण कार्यको प्रगति प्रमाणित गर्नेछ ।
  - (ख) स्वीकृत डिजाइन, लागत ईष्टिमेटमा निर्माण स्थलको आवश्यकता अनुसार परिमार्जन गरिए बमोजिम जग खन्ने कार्य सम्पन्न भए पछि २५% रकम उपलब्ध गराइने छ ।

(ग) प्लानिन्थ (डि.पि.सि.) को काम सम्पन्न भए पछि थप ३० % रकम उपलब्ध गराईने छ ।

(घ) गारो तयार भएपछि थप ३५% रकम उपलब्ध गराईने छ ।

(ङ) छाना तथा भ्याल ढोका र शौचालय निर्माणको कार्य सम्पन्न भएपछि बाँकी १०% रकम लाभग्राहीको खातामा उपलब्ध गराईने छ ।

(च) भुक्तानी दिंदा उपलब्ध गराईएका निर्माण सामग्रीको रकम कट्टा गरी बाँकी रकम मात्र दिईनेछ ।

**द. सम्झौताका शर्तहरु :**

(क) स्वीकृत नाप नक्शा अनुसारको आवास निर्माण गर्नु पर्नेछ ।

(ख) लागत सहभागिता बापत कम्तिमा सुलभ शौचालय स्तरको एउटा शौचालय निर्माण गर्नु पर्नेछ ।

(ग) निर्माणस्थल क्षेत्रमा रहेका संरचनाहरू भत्काउने र सो बापत लाग्ने खर्च लाभग्राहीले ब्यहोर्नु पर्नेछ ।

**९. सम्झौताका पक्षहरु :**

शहरी विकास तथा भवन कार्यालय वा कार्यक्रम कार्यान्वयन इकाईको तर्फबाट	लाभग्राहीको तर्फबाट
कार्यक्रम प्रतिनिधि :	लाभग्राहीको नाम :
ठेगाना :	ठेगाना :
दस्तखत :	दस्तखत :
मिति :	मिति :
साक्षी :	साक्षी :
(१) श्री.....	(१) श्री.....

**जनता आवास कार्यक्रम अन्तर्गत आवास निर्माण कार्यको लागि उपलब्ध गराउने  
अनुदान रकम**

१. मिति २०७४/०४/२२ भन्दा अघि सम्झौता भएका क्रमागत रहेका आवास निर्माणको लागि तपसिलमा उल्लेख भए अनुसारको अनुदान रकम उपलब्ध गराउने ।

तपसिल :

सि.नं.	क्षेत्र/विवरण	प्रति आवास इकाई निर्माणको लागि उपलब्ध हुने अनुदान रकम (कन्टेन्जेन्सी समेत)	कैफियत
१	तराई क्षेत्र	२,२६,०००	
२	भित्री मधेश एवं पहाडी क्षेत्र	२,४६,०००	
३	हिमाली एवं दुर्गम क्षेत्र	२,६७,०००	

२. मिति २०७४/४/२२ भन्दा पछि सम्झौता भई आवास निर्माण कार्य भइरहेको र बाँकी सम्झौता हुन बाँकी रहेको आवास निर्माणको लागि तपसिलमा उल्लेख भए अनुसारको अनुदान रकम उपलब्ध गराउने ।

(क) तराई, पहाड र हिमाली क्षेत्रका सबै जिल्लाहरुको लागि (हुम्ला र डोल्पा जिल्ला बाहेक) - रु. ३ लाख ५० हजार (कन्टेन्जेन्सी सहित) ।

(ख) मोटर बाटोले नछोएको, हवाई जहाजबाट निर्माण सामग्री ढुवानी गर्नु पर्ने दुर्गम हिमाली जिल्ला हुम्ला र डोल्पाको हकमा - रु. ४ लाख (कन्टेन्जेन्सी सहित) ।